



वीरेन्द्रनगर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

कर्णाली प्रदेश, नेपाल

वीरेन्द्रनगर, सुर्खेत

पत्र संख्या: ०७८।०७९

चलानी नं.

मिति: २०७८।०४।१०

विज्ञापन कर संकलन सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति २०७८/४/१०

वीरेन्द्रनगर नगरपालिका सुर्खेत क्षेत्रभित्र निजी घर, टहरा, जग्गा तथा सार्वजनिक जग्गामा प्रचार प्रसारका लागि राखिने विज्ञापन सामाग्रीहरूको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले दिएको कानूनी प्रावधान अनुसार आ.ब. २०७८/०७९ देखि २०८०/२०८१ (तीन आ.ब.) का लागि बढाबढ ठेक्काबाट विज्ञापन कर संकलन कार्य व्यवस्थापन गर्नुपर्ने भएकोले यो ३०/तिस्रं दिने सूचना प्रकाशन गरिएको छ ।

१. शिलबन्दी दरभाउपत्र साथ रा.बा. बैंक सुर्खेत शाखामा यस कार्यालयको नाममा रहेको आन्तरिक राजश्व खाता नं. (ग-१-१) ४०८०१००३०१०१०००४ मा रु.३०००।०० तीन हजार रुपैयाँ जम्मा गरेको बैंक भौचर सहित क्रमश नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, फर्म दर्ता/नविकरणको प्रतिलिपी, स्थायी लेखा नम्बर (प्यान) मूल्य अभिवृद्धि कर प्रमाणपत्रको प्रतिलिपी, आ.ब.२०७६/०७७ को कर चुक्ताको कागजात पेश गर्नुपर्ने छ ।
२. शिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कार्यालयबाट प्राप्त गर्न सकिने छ । शिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनमा दिनको १२:०० बजे यस कार्यालयमा दाखिला गरिसक्नुपर्ने छ । रितपूर्वक दाखिला भएका दरभाउपत्रहरू ३१ औं दिनमा दिनको २:०० बजे यस कार्यालयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ।दरभाउपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थितिमा समेत शिलबन्दी दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
३. शिलबन्दी दरभाउपत्र दाखिला गर्ने र खोलिने दिनमा सार्वजनिक विदा पर्न गएमा सो दिनको लगत्तै कार्यालय खुलेको दिनमा उक्त कार्यहरू गरिने छ ।
४. शिलबन्दी दरभाउपत्र पेश गरेको खाम बाहिर फर्मको नाम, ठेगाना, आ.ब. ठेक्का नं. उल्लेख गर्नुपर्ने छ ।

५. शिलबन्दि दरभाउपत्र साथ विडबण्ड वापत रु.८३०००।०० अक्षेरुपी त्रियासी हजार रुपैयाँ मात्र यस कार्यालयको रा.बा.बैंक सुर्खेत शाखामा रहेको धरौटी खाता नं. (ग-३) ४०८०१००३०३०००००४ मा जम्मा गरेको सक्कल भौचर वा कुनै बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको सक्कल बिडबण्ड पेश गर्नुपर्नेछ ।
६. विज्ञापन करको दररेट नगरसभाबाट स्वीकृत भए बमोजिम हुनेछ । उक्त दररेट यस कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
७. नेपाल सरकार, प्रदेश सरकार, कुटनैतिक नियोग तथा लाभको उद्देश्य नराखी संचालन भएका संघसंस्थाबाट सार्वजनिक हितमा जारी गरिएका व्यवसायिक तथा संस्थागत परिचय पाटीमा तथा नगरपालिकाको छुट दिने भनि सिफारिस भएका विज्ञापन सामाग्रिहरुमा कर संकलन गर्न पाईने छैन ।
८. सबैभन्दा बढी रकम कबोल गर्ने दरभाउपत्रदाताको कबोल अंक स्वीकार गरिनेछ । अंक र अक्षरमा लेखिएको फरक परेमा अक्षरलाई मान्यता दिईने छ ।
९. स्वीकृत दरभाउपत्रदाताले सम्झौता गर्नु अघि स्वीकृत ठेक्का अंकको विस प्रतिशत रकम नगद र बाँकी असी प्रतिशत रकम बराबरको कार्यसम्पादन जमानत वापत यस नगरपालिकाको नाममा जारी गरिएको बैंक जमानत पेश गर्नुपर्नेछ ।
१०. स्वीकृत दरभाउपत्रदाताले आफुले कबोल गरेको रकम अग्रीम एकमुष्ट रुपमा जम्मा गरेमा स्वीकृत ठेक्का अंकको ५ पाँच प्रतिशत रकम छुट दिईने छ ।
११. ठेक्का लिने पक्षको कार्यसम्पादन सन्तोषजनक देखिएमा सम्झौता अवधि क्रमशः थप गर्दै जान सकिने छ ।
१२. कारण जनाई वा नजनाई यो ठेक्का सम्झौता रद्द गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस नगरपालिकामा निहित रहने छ ।
१३. यस सूचनामा उल्लेख नभएका अन्य विषयहरु प्रचलित ऐन नयम कानून बमोजिम हुने छ ।
१४. अन्य थप बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

सि.नं.	कामको विवरण	आय ठेक्का नं.	न्यूनतम (भ्याट बाहेक)	अवधि
१	वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर संकलन गर्ने कार्य	२०७८/०७९/१ राजश्व	३३११६५५।००(तेतिसलाख एघारहजार छसय पचपन्न रुपैयाँ मात्र)	३ (तीन)वर्ष